



लोक सेवा आयोग बुटवल कार्यालय

(परीक्षा शाखा)



बुटवल, रूपन्देही

फोन: ०७१-५४०२०७, ०७१-५५१३२८, फ्याक्स: ०७१-५४७८०७, वेबसाइट: www.psc.gov.np, ईमेल: butwal@psc.gov.np

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।

सूचना नं. ५१/२०७८।७९, मिति: २०७८।८।१

सशस्त्र प्रहरी बल नेपालको विज्ञापन नं. २(०७८/०७९), सशस्त्र प्रहरी सहायक निरीक्षक पदको सशस्त्र प्रहरी बल, नेपाल, नं. ५ श्री बिन्ध्यावासिनी बाहिनी मुख्यालय, चन्द्रौटा, कपिलवस्तुमा सञ्चालन भएको विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन र व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (तेस्रो संशोधन) को पालना गर्ने/गराउने गरी निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

विज्ञापन नं.: २(०७८/०७९)

पद: सशस्त्र प्रहरी सहायक निरीक्षक

परीक्षा कार्यक्रम

क्र.सं.	पत्र	विषय	परीक्षा मिति र समय	अवधि
१.	प्रथम	नेपाली	२०७८/८/१५ गते, दिनको १:०० बजे	१ घण्टा ३० मिनेट
		अंग्रेजी	२०७८/८/१५ गते, दिनको ३:०० बजे	१ घण्टा ३० मिनेट
२.	द्वितीय	सामान्य ज्ञान	२०७८/८/१६ गते, दिनको १:०० बजे	१ घण्टा १५ मिनेट
		आई.क्यु.	२०७८/८/१६ गते, दिनको ३:०० बजे	४५ मिनेट
३.	तृतीय	संविधान	२०७८/८/१७ गते, दिनको १:०० बजे	१ घण्टा ३० मिनेट
		सेवा सम्बन्धी	२०७८/८/१७ गते, दिनको ३:०० बजे	१ घण्टा ३० मिनेट

लिखित परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरुको दर्ता नं.		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
१.	१८००१	१८४९४	२००	जनता मा.वि., रामनगर, आर्मिक्याम्प अगाडि, बुटवल
२.	१८४९५	१८९७८	२१९	लक्ष्मी मा.वि., लक्ष्मीनगर, बुटवल
३.	१८९८०	बाँकी सबै	२२०	तिलोत्तमा मा.वि., नेपालगञ्ज रोड, बुटवल



लोक सेवा आयोग बुटवल कार्यालय

(परीक्षा शाखा)



बुटवल, रूपन्देही

फोन: ०७१-५४०२०७, ०७१-५५१३२८, फ्याक्स: ०७१-५४७८०७, वेबसाइट: www.psc.gov.np, ईमेल: butwal@psc.gov.np

द्रष्टव्य १:-

१. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ।
२. प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराईने हुँदा प्रवेश-पत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तिमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुगनु पर्नेछ।
३. परीक्षा भवनमा मोबाईल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ।
४. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा कार्यक्रम स्थगित हुनेछैन।
५. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेशपत्र सँगै आफ्नो नागरीकता वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै सक्कलै परिचयपत्र अनिवार्य रूपमा साथमा लिई आउनुपर्नेछ।

द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवारले मास्क लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी समेत लिई आउनुपर्नेछ।
२. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन एक आपसमा २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ।
३. परीक्षार्थीहरू समुहमा भेलाहुने, कुराकानी गर्ने गर्नुहुँदैन।
४. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि लोक सेवा आयोग बुटवल कार्यालय, बुटवलको विशेष परीक्षा हलमा परीक्षा केन्द्रको व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले लोक सेवा आयोग बुटवल कार्यालय, बुटवल (फो.नं. ०७१-५५१३२८, ५४०२०७) मा पूर्व जानकारी दिई उक्त विशेष परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन्।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ।

.....
(चुरा बहादुर कार्की)
नायब सुब्बा

.....
(शिव प्रसाद रिजाल)
उपसचिव

.....
(रुद्र प्रसाद लामिछाने)
सहसचिव